

संक्रमण सँग सम्बन्धित राष्ट्रिय स्वास्थ्य बीमाको बीमा रकम भुक्तानीको छुटको बारे

कोरोना (COVID19) संक्रमणको प्रभावका कारण व्यापार बन्द तथा रोक, बेरोजगारी आदिका कारण आम्दानीमा कमी भएको अवस्थामा, आवेदन दिएको खण्डमा स्वास्थ्य बीमाको भुक्तानीमा छुट दिने नियम कानून छ।

बीमा रकमको छुटका बारे

(1) छुट पाउने परिवारको सर्तहरू

- ① कोरोना (COVID19) संक्रमणको प्रभावका कारण, प्रमुख रूपमा आम्दानी आर्जन गर्ने घरमूलीको (※)निधन अथवा कुनै ठूलो रोग वा चोटपटक लागेको परिवार
 - ② कोरोना (COVID19) संक्रमणको प्रभावका कारण, प्रमुख रूपमा आम्दानी आर्जन गर्ने घरमूलीको(※) 2021 साल भरिको व्यापारबाट हुने आम्दानी, घर जग्गाबाट हुने आम्दानी, वन जंगलबाट हुने अन्य आम्दानी तथा तलबबाट हुने आम्दानी (तल, व्यापारबाट हुने आम्दानी)को कमीको संभावना र तलको a देखि c सम्मको सम्पूर्ण कुरामा मेल खाने परिवार
 - a. व्यापार तथा अन्य काम मध्ये कुनै कामबाट हुने आम्दानीमा भएको कमीको रकम (बीमा रकम, क्षति आदि बापत पाउने क्षतिपुर्तिको रकम कटौती गरिएको रकम)को 2020 सालको आम्दानीको रकम 10 भागको 3 भाग (लगभग 30%) भन्दा बढी भएको हुनु पर्ने।
 - b. 2020 सालको कुल आय 1 येन भन्दा माथि 1 हजार येन (१ करोड येन)भन्दा कम भएको हुनुपर्ने।
 - c. आम्दानीमा कमी हुने सम्भावना भएको व्यवसाय/व्यापारको आम्दानीमा लाग्ने आय बाहेकको 2020 सालको आयको कुल रकम 1 येन भन्दा माथि 4 सय मान येन (४० लाख येन)भन्दा कम भएको हुनुपर्ने।
- ※ आम्दानी आर्जन गर्ने प्रमुख घरमूली भन्नाले, परिवारको आम्दानीको मुख्य व्यक्ति हो। भुक्तानी छुटको आवेदन फाराम भर्नु होला।

○छुटको अनुपात, 2020 सालको कुल आय रकम अनुसार 20% देखि पूर्ण छुट हुनेछ।

○2020 सालको सामग्रीको आधारमा 2021 सालमा हिसाब किताब गरिएको बीमा रकम (बीमा रकमको सूचना पत्रमा 「2021 साल बीमा रकम(2020 साल बराबर)」 भनि लेखिएको छ।) का बारेमा, छुटको माग गर्ने अवस्थामा, कृपया राष्ट्रीय स्वास्थ्य बीमा योग्यता सेक्सन(होकेन सिखाकु गाकारी)मा सम्पर्क गर्नुहोस्।

○यदि मुख्य आजीविका सम्भारकर्ता अनैच्छिक रूपमा बेरोजगार भएका व्यक्ति (जो विशेष लक्षित बीमाकर्ता, आदि अन्तर्गत पर्ने व्यक्ति)को अवस्थामा, यो छुट लागू हुँदैन। यद्यपि, यदि अनैच्छिक बेरोजगारहरूको तलब आय घट्नुका साथै, अन्य कारणहरूले गर्दा व्यवसायको आम्दानी आदि भविष्यमा घट्ने देखिएको छ भने, छुट लागू गरिनेछ।

(2) छुट पाउने बीमा रकम

2021 सालको बीमा रकम का बारेमा, 2021साल अप्रिल 1 तारिख देखि 2022 साल मार्च 31 तारिख सम्मको बिचमा साधरण संकलनको भुक्तानी अवधि (विशेष संकलनको अवस्थामा, विशेष संकलन लक्षित पेन्सन भुक्तानीको दिन)भएको बीमा रकमको केहि वा सम्पूर्ण बीमा रकम

(3) आवेदनका बारेमा

छुटको आवेदन दिने अवधि, 2022 साल मार्च 31 तारिख (हुलाक छाप मान्य) सम्म हुनेछ। नियमानुसार हुलाक मार्फत आवेदन दिनु पर्दछ। आवश्यक कागजात, आवेदन फारामका लागि होकेन सिकाकु गाकारी मा सम्पर्क गर्नु होला अथवा सुगीनामी कु को होमपेज हेर्नु होला।

बीमा छुट सँग सम्बन्धि सोधपुछका लागि होकेन सिकाकु गाकारी **03 (5307)0641** (जापानी भाषा मात्र)